



शुभ कालिका गाउँ कार्यपालिका

विनयोर

शुभ कालिका गाउँपालिका, रसुवा को आर्थिक बर्ष २०७६/७७ को सेवा र कार्यहरुको लागे स्थानीय

प्रस्तावना : शुभ कालिका गाउँपालिका, रसुवाको आर्थिक बर्ष २०७६/७७ को सेवा र कार्यहरुको ला
नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम शुभ कालिका गाउँपालिका, रसुवाको गा

१. **सांक्षिप्त नाम र प्रारम्भ :** (१) यस ऐनको नाम “शुभ कालिका गाउँपालिका, रसुवाको विनियोजन ऐ
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. **आथक वष २०७६/७७ का निमित्त साञ्चित कोषबाट रकम खच गन आधिकार :** (१) आथक व
निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च, पूँजिगत खर्च र बित्तीय व्यवस्थाको रकम समेत गरी जम्
उनान्सय मात्र ।) मा नबढाई निर्दिष्ट गरिए बमोजिम साञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. **विनयाजन :** (१) यस ऐनद्वारा साञ्चित कोषबाट खर्च गन आधिकार दिइएका रकम आथक वष २
शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरिनेछ ।
(२) उपदफा (१) मा जुनसुक कुरा लेखएका भए तापान कायपालिका, वडा सामात र ।वषयगत शाखा
देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । य
एक भन्दा बढी शीर्षकहरुबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न तथा निकास र
व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र बित्तीय व्यवस्था अ न्तर्गत सौं
तर चालु तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न
(२) उपदफा (२) मा जुनसुक कुरा लेखएको भए तापाने एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत
सभाको स्वीकृति लिनु पर्नेछ ।

गाउँपालिका
को कार्यालय, रसुवा

जन ऐन

सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्ने बनेको ऐन
सभाबाट स्विकृत मिति : २०७६/०३/१५

गि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,
उँ सभाले यो ऐन बनाएको छ ।

न, २०७६" रहेको छ ।

वर्ष २०७६/७७का निमित्त गाउँ कार्यपालिका, वडा सामात, विषयगत शाखाल गन सवा र कायहरुका
ग रकम २८,४३,९४,३९९.०० (अक्षरुपी रुपैयाँ अठ्ठाइस करोड त्रिचालिस लाख चौरान्रब्बे हजार तिन सय

०७६/७७का निमित्त शुभ कालेका गाउँपालिका, रसुवाका गाउँ कार्यपालिका, वडा सामात र विषयगत

ल गन सवा र कायहरुका निमित्त विनियोजन गरका रकममध्य कुनमा बचत हुन र कुनमा अपुग हुन
सरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा
खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र
वा भुक्तानी खर्चतर्फ विनियोजित रकम ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।
सकिनेछ ।

रकमको १० प्रातेशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढाँशीर्षकहरुमा रकम सान परेमा गाउँ